

आज मिति २०७३/०१/०६ गते सोमवारका दिन धरान उपमहा नगरपालिका कार्य संचालन समितिको बैठक बसी तपसिलका निर्णयहरू गरियो ।

उपस्थिति

श्री टीकादत्त राई - कार्यकारी अधिकृत एवं प्रमुख - धरान उप-महानगरपालिका कार्यालय

आमन्त्रित उपस्थिति रेकर्ड

श्री गणेशप्रसाद खतिवडा	वरिष्ठ प्रशासकिय अधिकृत
श्री खगेन्द्रप्रसाद खतिवडा	वरिष्ठ कर अधिकृत
श्री सूरज श्रेष्ठ	वरिष्ठ इन्जिनियर
श्री रमेश शाह	वरिष्ठ आन्तरिक लेखा परिक्षण अधिकृत
श्री भेषराज अधिकारी	वरिष्ठ लेखा अधिकृत
श्री राजु पोखरेल	इन्जिनियर
श्री सूनील नेपाल	सामाजिक विकास अधिकृत

निर्णयहरू

### निर्णय नं १ ( एक )

नगर सुचना केन्द्र स्थापना सम्बन्धमा : नेपाल सरकार संघिय मामिला तथा स्थानीय विकास मन्त्रालयको पत्र संख्या २०७२/७३, चलानी नं ९७को प्राप्त पत्रमाथि छलफल गरियो । स्थानीय स्वायत्त शासन ऐन २०५५को दफा ९६(१) (घ)(६)को व्यवस्था अनुसार सूचना केन्द्रको स्थापना गर्न परिपत्र समेत भएकाले हाल उपमहानगरपालिको स्वामित्वमा रहेको र संचालनमा समेत रहेको नगर पुस्तकालयलाई थप जिम्मेवारी दिई नगर सुचना केन्द्रको रूपमा समेत कार्य गर्न व्यवस्था मिलाउने र संघिय मामिला तथा स्थानिय विकास मन्त्रालय सिंहदरवारवाट प्रेषित नगर सूचना केन्द्र स्थापना र संचालन सम्बन्धि : अवधारणा पत्र अनुसार आगामी दिनहरूमा आवश्यक व्यवस्था मिलाउँदै लैजाने निर्णय गरियो ।

### निर्णय नं २ ( दुई )

जन्म दर्ता सम्बन्धमा : यस उपमहा नगरपालिकाका २४,२५,२६ र २७ वडाहरूमा संयुक्त रूपमा प्लान नेपाल तथा जन अधिकार सरोकार संस्था धरान २६, सुनसरीवाट भएको सर्वेक्षण अनुसार अनुमानित १५०जना वालवालिकारुको जन्मदर्ता छुट भएको प्रतिवेदन सहितको पत्र माथि छलफल गरियो । साथै जन अधिकार सरोकार संस्था धरान २६, सुनसरीवाट अनुरोध गरिएको पत्र समेतका आधारमा छुटेका उक्त वालवालिकाहरूको जन्म दर्ता प्रक्रिया अगाडि बढाउने र लाग्ने दस्तुरलाई समेत छुट गर्ने निर्णय गरियो । उक्त वडाहरूलाई पुर्ण घटना दर्ता भएको वडा घोषणा गर्ने प्रक्रिया अगाडि बढाउने निर्णय गर्दै विपन्न समुदायमा रहेका अन्य वडाहरूको जन्मदर्तामा समेत सम्बन्धित वडा नागरिक मञ्च तथा सरोकारवाला निकायको समन्वय तथा सिपारिसका आधारमा पुर्ण जन्मदर्ता अभियान सञ्चालन एवं जन्मदर्ता शुल्क छुट दिने निर्णय गरियो ।

### निर्णय नं ३ ( तीन )

सार्वजनिक सुनुवाई कार्यक्रमको प्रतिवेदन सवन्धमा : यस कार्यालयद्वारा यहि मिति २०७२/१२/०५ गते सम्पन्न गरिएको सार्वजनिक सुनुवाई कार्यक्रमको प्रतिवेदन माथि छलफल गरियो। प्रतिवेदनले औल्याएका सुझावहरूलाई आगामी सञ्चालन गरिने निति, कार्यक्रम तथा योजनामा क्रमस समेट्दै लैजाने निर्णय गरियो ।

### निर्णय नं ४ ( चार )

धरान उपमहानगरपालिकाको नव निर्माणाधिन कार्यालय भवन ( बि ब्लक) को अनुगमन तथा सहजीकरण गर्नकालागि मिति २०७३/०१/०८ गते बसेको धरान उपमहानगरपालिका र सर्व दलिय बैठकबाट देहाय बमोजिमका पदाधिकारीहरु रहने गरी ५ सदस्यीय अनुगमन तथा सहजीकरण समिति गठन गर्ने निर्णय गरियो ।

तपसिल

- १ संयोजक १२ नं वडा नागरिक मञ्चका संयोजक श्री टंक राई
- २ सदस्य पुर्वाञ्चल ईन्जिनियरिङ्ग कलेजका प्रा ई श्री काजीराम कार्की
- ३ सदस्य महिला संजालका प्रतिनिधि श्री चेतना श्रेडग
- ४ सदस्य स्थानीय भवन निर्माण ब्यबसायी संघको प्रतिनिधि श्री अब्बास अन्सारी
- ५ सदस्य नेपाल नगरपालिका कर्मचारी एसोसिएसन धरानका प्रतिनिधि श्री रामकुमार राई

आजको वोर्ड बैठक वेलुका ७ :३०वजे समापन गरियो ।  
माईन्युटकर्ता : भक्तिराज शर्मा,सुचना अधिकृत,धरान उपमहा नगरपालिका